


PA स्कूलका बच्चाहरूका लागि P-EBT



महामारी इलेक्ट्रोनिक बेनिफिट ट्रान्सफर (P-EBT) ले कोभिडका कारण विद्यालयमा छुटेको खानाको पूर्ति गर्न परिवारलाई खाना किन्ने पैसा दिन्छ।

विद्यार्थीहरू २०२१-२२ स्कूल वर्षको लागि P-EBT पाउन योग्य छन् यदि तिनीहरू:

- निःशुल्क र कम मूल्यको स्कूल भोजन कार्यक्रममा साइन अप गरेका छन् र
- स्कूलमा आएर पढ्ने कार्यमा कोभिड-सम्बन्धित समस्याका कारण अवरोध भएको छ भने (जस्तै लगातार रूपमा ५ स्कूलमा अनुपस्थिति हुनु वा कक्षा बन्द हुनु।)

अभिभावक पोर्टल* मा गएर तपाईंको बच्चाले P-EBT को पैसा पाइरहेको छ कि छैन

जाँच गर्नुहोस् cutt.ly/pebtportal

- तपाईंले आफ्नो बच्चा बेनेफिट पाउन योग्य छ कि छैन र यदि छ भने कति पाउँछ सो हेर्न सक्नुहुन्छ।
- यस पोर्टलले केवल भुक्तानी गर्न शुरू गरिएका विवरण देखाउँदछ। २०२१-२२ स्कूल वर्षको लागि ३ भुक्तानी अवधिहरू छन्:
 - भुक्तानी १: सेप्टेम्बर-नोभेम्बर २०२१ बाट छुटेका खानाहरू समावेश गर्दछ: बेनेफिटहरूलाई जून महिनाको अन्त्यमा कार्डहरूमा पोस्ट गरिएको छ।
 - भुक्तानी २: डिसेम्बर-फेब्रुअरी २०२२ बाट छुटेका खानाहरू समावेश गर्दछ: बेनेफिटहरूलाई जुलाई महिनाको मध्यमा कार्डहरूमा पोस्ट गर्न शुरू गरियो।
 - भुक्तानी ३: मार्च-मे २०२२ बाट छुटेका खानाहरू समावेश गर्दछ: बेनेफिटहरूलाई अगस्त तिर पोस्ट गर्न सुरु हुनेछ।

*नोट, यो पोर्टल मोबाइलमा चल्दैन।

P-EBT बेनेफिटहरूलाई तपाईंको SNAP EBT कार्ड वा गत वर्षको P-EBT कार्डमा राखिनेछ। यदि तपाईंको बच्चा भर्खरै पाउन योग्य भएको छ र SNAP मा समावेश छैन भने, तपाईंलाई P-EBT कार्ड मेल द्वारा पठाइनेछ।

यदि तपाईंसँग गत वर्षको P-EBT कार्ड छैन भने, तपाईंले पोर्टल मार्फत एउटा नयाँ माग गर्न सक्नुहुन्छ।

अर्को साइडमा समस्या समाधानका सुझावहरू हेर्नुहोस्।

यदि केहि समस्या भयो भने के गर्ने:

यदि तपाईंको बच्चाको P-EBT बेनेफिटमा कुनै समस्या छ भने तपाईंले निम्न कुरा गर्न सक्नुहुन्छ:

- P-EBT को हटलाइन 1-877-343-0179 मा कल गर्नुहोस्। तपाईंले कल गर्दा निम्न जानकारीलाई नजिकै राख्नुहोस्:
 - तपाईंको बच्चा(हरू) को नाम
 - बच्चा(हरू) को जन्म मिति(हरू)
 - तिनीहरू पढ्ने स्कूल वा स्कूल जिल्ला
 - सम्पर्क फोन नम्बर
 - सम्पर्क इमेल ठेगाना
 - हालको मेलिड ठेगाना
 - समस्याको संक्षिप्त विवरण
 - कोभिड-१९ को कारणले गर्दा तपाईंको बच्चा स्कूल नआएका निश्चित दिनहरू।
- DHS P-EBT सोधपुछ फारम मार्फत <https://tinyurl.com/PEBTproblemPA> मा आफ्नो जिज्ञासा राख्नुहोस्। कृपया फारममा सकेसम्म धेरै जानकारी भर्नुहोस्।

याद गर्नुहोस्!

- तपाईं अझै पनि गर्मी महिनामा खाना पाउन सक्नुहुन्छ र P-EBT प्राप्त गर्न सक्नुहुन्छ।
- P-EBT प्राप्त गर्नले इमिग्रेशनको स्थितिमा कुनै असर गर्दैन।
- स्वास्थ्य उपचार र खाद्य सहायता प्राप्त गर्नले इमिग्रेशन स्थितिमा कुनै असर गर्दैन।

स्कूलको खानाको लागि तपाईंको बच्चाले साइन अप गरेको छैन भने के हुन्छ?

- PA ले आफ्नो गर्मीयामको P-EBT योजना USDA द्वारा स्वीकृत गराउन काम गरिरहेको छ र ती बेनेफिटहरूलाई जाडोयाममा जारी गराउन चाहन्छ।
- यदि तपाईंले निःशुल्क वा घटाइएको-मूल्य भोजन (FRP) को लागि साइन अप गर्नुभएको थिएन भने, तपाईंले बेनेफिटहरू फिर्ता पाउन सक्नुहुन्ना तर पनि आवेदन भर्नुमा फाइदा छ।
- तपाईंले यो आवेदन आफ्नो स्कूलमा गएर वा: compass.state.pa.us मा सकेसम्म चाँडो भर्नुहोस्। यदि तपाईंले अगस्ट ३१ मा आवेदन दिनुभयो भने, तपाईंले गर्मी महिनाको P-EBT को भुक्तानी यहि जाडो महिनामा पाउन सक्नुहुन्छ।

थप जानकारीको लागि:

justharvest.org/pebt-faq मा जानुहोस्

PHILABUNDANCE
Driving hunger from our community

